



लगानी कोष समाचार

नेपालको समृद्धिको सहयात्री

CIT Newsletter

वर्ष : १८

अङ्क : ३०

२०८२ असोज

नागरिक लगानी कोषका कार्यक्रममा सहभागिता : वर्तमानको लगानी, भविष्यको आर्थिक सुरक्षा

नेपालमा प्रजातन्त्रको पुनर्स्थापना लगत्तै नागरिक लगानी कोषको स्थापना २०४७ सालमा भएको हो । यस कोषको स्थापना छुट्टै ऐन नागरिक लगानी कोष ऐन, २०४७ बाट भएको हो । आर्थिक विकासका लागि सर्वसाधारणलाई बचत गर्न प्रोत्साहित गरी पुँजी निर्माणमा सहभागी गर्न तथा लगानीका अवसरहरू बढाउन एवं पुँजी बजारको विकासमा गतिशीलता ल्याउने मूल उद्देश्यका साथ स्थापना भएको कोषले २०४८ माघ १ गतेदेखि औपचारिक रूपमा आफ्नो कारोबार सुरु गरेको थियो । सुरुमा सञ्चालन गरिएको बचत कार्यक्रम कार्यान्वयनका लागि तत् समयमा कर्मचारीको तलबबाट कोष कट्टी गर्ने गरिएकोमा हाल कोषले कर्मचारीहरूका अतिरिक्त रोजगारीमा रहेका एवम् स्वआर्जन गर्ने आम नागरिकलाई समेत बचत गर्न प्रोत्साहित गरी विभिन्न कार्यक्रमका माध्यमबाट पुँजी संकलन गरी लगानीका अवसर बढाइरहेको छ । नागरिकको बचतलाई लगानीमा रूपान्तरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुऱ्याउनुका अतिरिक्त बचतकर्ताहरूलाई लाभ दिने गरी कोषले काम गर्दै आइरहेको छ ।

कोषले स्थापना कालमा बचतमा आधारित 'कर्मचारी बचत वृद्धि कार्यक्रम-२०४८' सञ्चालन गरेकोमा हाल कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारी जीवन बीमा कोष, नागरिक एकांक योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष गरी सात वटा योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको छ । यी योजना तथा कार्यक्रमबाट

कोषमा सञ्चालित रकमको आकार २०८२ असोज मसान्तसम्म २७४ अर्ब रुपैयाँ पुगेको छ । यसका अतिरिक्त बीमा कोष दायित्व र जगेडा कोषमा रहेको रकमसमेत गणना गर्दा कोषको कुल फण्डको आकार २९६ अर्ब रहेको छ । कोषले सञ्चालन गरेका योजनाहरूमध्ये राष्ट्र सेवक कर्मचारीहरूको जीवन बीमा सम्बन्धमा नेपाल सरकारले गरेको निर्णय अनुसार सम्बत् २०७५ सालपछि राष्ट्र सेवक कर्मचारी जीवन बीमा कोषमा दाखिला हुने प्रिमियम रकम नागरिक लगानी कोषले संकलन गर्ने र अधिल्लो वर्षमा संकलन भएको रकम नयाँ आर्थिक वर्षको सुरुमै बीमा नवीकरणका लागि सो प्रिमियम रकम राष्ट्रिय जीवन बीमा कम्पनीमा जम्मा गर्ने गरिएको छ ।

अवकाशका योजनाहरूले सहभागीहरूलाई आम्दानी गुम्दा, सट्टा आम्दानीको रूपमा, आम्दानी अपुग हुँदा थप आम्दानीको रूपमा र आम्दानी नै नहुँदा



पर्वत कुमार कार्की

कार्यकारी निर्देशक, नागरिक लगानी कोष

सहायक आम्दानीको रूपमा भरथेग गर्छ । त्यसैले नागरिक लगानी कोषले सञ्चालन गरेका अवकाश योजनाहरूमा सहभागी हुँदा अकाशपछिको जीवन आर्थिक रूपमा सुरक्षित हुन्छ । कोषले सञ्चालन



हार्दिक शुभकामना



हिन्दुहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली,

छठ पर्व २०८२ तथा नेपाल सम्बत् १९४६ को पावन

अवसरमा कोषका सहभागी, सेयरधनी तथा

समस्त नेपालीहरूको सुख, शान्ति

र समृद्धिको हार्दिक मंगलमय

शुभकामना व्यक्त गर्दछौ ।

पर्वत कुमार कार्की
कार्यकारी निर्देशकनागरिक लगानी कोष
नयाँ बानेश्वर, काठमाडौं
web: www.nlk.org.npतुलसी प्रसाद धिमिरे
अध्यक्ष
संवालय समिति

गरिरहेका कार्यक्रम/योजनाहरूको आ-आफ्नै विशेषताहरू र लक्षित समूह रहेका छन् । यसरी सञ्चालित योजनाहरूको सबै भन्दा ठूलो आकारको योजना कर्मचारी बचत वृद्धि अवकाश कोष हो । यस योजनामा २०८२ असोज मसान्तसम्म करिब ३ लाख २८ हजार सहभागी आवद्ध रहेका छन् । यस योजनामा संघ, संस्थाका कर्मचारीका अतिरिक्त विभिन्न संगठित संस्थामा आवद्ध कर्मचारीहरू सहभागी हुन सक्छन् ।

त्यसैगरी यस योजनामा सहभागीहरूले जम्मा रकमको ९० प्रतिशतसम्म ऋण सापटी लिन सक्ने व्यवस्था रहेको छ । यसमा कोषले आर्जन गरेको नाफा अनुसार प्रतिफल दिँदै आएको छ । वित्तीय बजारको अध्ययन गरी समय सापेक्ष रूपमा ब्याजदर प्रदान गरिरहेको छ ।

यस अवकाश कोष योजनाका सहभागीहरूलाई आफ्नो आयको वार्षिक पाँच लाख रुपैयाँसम्म जम्मा गर्दा आयकर छुट पाउने व्यवस्था छ । आयकर नियमावली २०५९ (पन्ध्रौँ संशोधन नियमावली, २०८१) को परिच्छेद ५, दफा २१ मा अवकाश योजनाको सीमामा कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा पाँच लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ, सो रकमसम्म कर छुट पाउने व्यवस्था रहेको छ ।

कोषले सम्वत् २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सन बापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने गरिएको छ । यस योजनामा योगदानमा आधारित र गैर योगदानमा आधारित रकम जम्मा गरी सहभागी हुने व्यवस्था छ । हाल यस योजनामा करिब ११५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी आवद्ध छन् । यस योजनामा आफ्नो वार्षिक आयमा गणना गरी कर तिरेका सहभागीलाई योगदानमा आधारित मान्ने गरिएको छ, भने गैर योगदानमा

वार्षिक उपदान गणना गरेर हिसाब किताब राख्ने र त्यस्ता संस्थामा कार्यरत कर्मचारीको अवकाशपछि भुक्तानी गर्दा कुल योगदान रकममा प्रचलित नियमानुसार कर कट्टा गर्ने गरिएको छ । यस योजनाका सहभागीहरूलाई २०५८ चैत १८ सम्मको जम्मा रकममा कर छुट दिइएको छ । २०५८ चैत १९ भन्दापछिको कुल जम्मा रकममा नेपाल सरकारले निर्धारण गरे अनुसार कर कट्टा गर्ने व्यवस्था कार्यान्वयनमा रहेको छ । आवद्ध सहभागीलाई योजनाको नाफाअनुसार प्रतिफल र वित्तीय अध्ययन गरी समय सापेक्ष रूपमा ब्याज प्रदान गर्ने गरिएको छ ।

लगानीकर्ता अवकाश कोष योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको अवकाशपछिको सुविधा तथा दायित्व बापतको रकम संकलन गरी लगानी गर्ने र सेवा निवृत्तपछि कर्मचारीले पाउने अवकाश कोष रकमको सुनिश्चित गर्ने कार्य कोषले गरिरहेको छ । वि.सं. २०५९ देखि सुरु भएको यस योजनामा योगदान र गैर योगदानमा आधारित दुवै प्रकारका सहभागी रहेका छन् । उपदान बाहेकका अन्य शीर्षक यसमा समावेश हुने गर्छ । संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत कर्मचारीको अवकाश पश्चात प्रदान गरिने औषधोपचार, विदाबापतको रकम लगायतका दायित्व निर्वाह गर्न संघ संस्थाहरू यस योजनामा सहभागी भएका छन् । योजनाको नाफा अनुसार कोषले प्रतिफल प्रदान गर्दै आइरहेको छ ।

आम नागरिकलाई लक्षित गरी २०७६ देखि सुरु भएको नागरिक पेन्सन योजनाले औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत सबै नागरिकलाई समेटेको छ । उहाँहरू नै यस कार्यक्रमका लक्षित वर्ग हुन । यस योजनामा हाल करिब ११ हजार सहभागी रहेका छन् । यो योजनालाई कोषले संघ, प्रदेश र स्थानीय तहसम्म पुग्ने गरी काम अघि बढाइरहेको छ । यस योजनामा हाल करिब ४२ करोड रुपैयाँ फण्ड जम्मा भएको छ । वित्तीय बजारलाई अध्ययन गरेर यसमा सहभागी हुनेहरूलाई कोषले ब्याजदर उपलब्ध गराउँदै आइरहेको

छ । यस योजना न्यूनतम मासिक पाँच सय रुपैयाँ जम्मा गरेर योजनामा सहभागी हुन सकिने तथा आफ्नो क्षमतानुसार १० ले भाग जाने जतिसुकै रकम पनि जम्मा गर्न सकिने व्यवस्था रहेको छ । यसरी जम्मा भएको रकममा कोषले वार्षिक आकर्षक ब्याजका अतिरिक्त अन्य सुविधाहरू समेत प्रदान गर्दछ । योजनामा सहभागी हुनेहरूले सक्रिय जीवनमा कमाएर यस योजनामा जम्मा गरेको रकमबाट उमेर ६० वर्ष पूरा भएपछि १५ वर्ष योगदान गरेको अवस्थामा वा बचतकर्ताको १५ वर्ष बचत नगर्दै ६० वर्ष उमेर पूरा भए इच्छाअनुसार मासिक रूपमा पेन्सन लिन वा एकमुष्ट रकम भुक्तानी लिन सक्ने व्यवस्था कोषले मिलाएको छ ।

बचतकर्ताहरूलाई दक्ष लगानी प्रबन्ध सेवा प्रदान गरी बढी लाभ वितरण गर्ने उद्देश्यले कोषले सम्वत् २०५२ देखि नागरिक एकांक योजना सुरु गरेको हो । यस योजनामा साना तथा मध्यमस्तरका लगानीकर्ताहरूबाट रकम संकलन गर्ने र सो पुँजीलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रवर्द्धन गरी सोबाट प्राप्त भएको प्रतिफल सहभागीलाई वितरण गर्ने गरिन्छ । हाल यस योजनामा सहभागी संख्या १ हजार भन्दा बढी रहेका छन् । यस योजनामा संकलित

....बाँकी पृष्ठ ४ मा



नागरिक पेन्सन योजनामा सहभागी होऔँ !
अवकाशपछिको जीवन सुरक्षित बनाऔँ !!

यस योजनाका मुख्य विशेषता:

- ☀ सबै नेपाली नागरिक सहभागी हुन सक्ने ।
- ☀ गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकसमेत सहभागी हुन सक्ने ।
- ☀ न्यूनतम मासिक पाँच सय रुपैयाँ जम्मा गरेर योजनामा सहभागी हुन सकिने । आफ्नो क्षमतानुसार १० ले भाग जाने जतिसुकै रकम पनि जम्मा गर्न सकिने ।
- ☀ जम्मा भएको रकममा आकर्षक ब्याज/प्रतिफल पाइने । यसका अतिरिक्त अन्य सुविधासमेत भएको ।
- ☀ साठी वर्ष उमेर पूरा भएपछि मासिक रूपमा नियमानुसार पेन्सन लिन सकिने । पेन्सन लिन नचाहेमा योजनामा सहभागी भएको निश्चित समयपछि एकमुष्ट रकम फिर्ता भुक्तानी लिन सकिने ।

विस्तृत जानकारीका लागि :

कोषको वेबसाइट www.nlk.org.np मा हेर्नु हुन,
टेलिफोन नम्बर ०१-४१७०२०१ मा सम्पर्क गर्नु हुन ।



नागरिक लगानी कोष

केन्द्रीय कार्यालय
नयाँ बानेश्वर, काठमाडौँ ।

नवनियुक्त कोष सञ्चालक समिति अध्यक्ष धिमिरेबाट पद बहाली

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद धिमिरे नियुक्त हुन भएको छ । उहाँलाई २०८२ भदौ १ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एम.ए र एम.पी.ए गर्नुभएका धिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश हुनु भएको हो । उहाँले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा कार्य गर्नुभएको छ ।

उहाँले कोषमा मिति २०८२ भदौ ३ गते पदबहाली गर्नुभएको थियो । पदबहाली कार्यक्रममा उहाँलाई कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की, विभागीय प्रमुख, महाशाखा प्रमुख एवं कोषका कर्मचारीले स्वागत गर्नुभएको हो ।



सो अवसरमा कार्यकारी निर्देशक कार्कीले कोषले गर्दै आएको कार्यक्रमको बारेमा जानकारी दिनुभयो । उहाँले उस्तै प्रकृतिको अन्य संस्थसँग प्रतिस्पर्धा गर्दै कोष अहिलेको अवस्थामा आइपुगेको बताउँदै भोलिका दिन

पनि यही अवस्थामा अघि बढाउने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो । कोषका निर्देशक शोभा श्रेष्ठले कोषको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

....बाँकी पृष्ठ ८ मा

कार्यसम्पादन सम्झौता

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव सेवन्तक पोखरेलबीच कार्यसम्पादन सम्झौता भएको छ । २०८२ भदौ १७ गते उक्त सम्झौता सम्पन्न भएको हो । सो अवसरमा कोष सञ्चालक समितिका अध्यक्ष तुलसी प्रसाद धिमिरे पनि सहभागी हुनुहुन्थ्यो ।



सावधिक जीवन बीमा कोषमा अपुग रकम जम्मा गर्न सकिने

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले सञ्चालन गरिरहेको सावधिक जीवन बीमा कोषमा अपुग हुने प्रिमियम रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा बीमा प्रिमियम रकम पठाई राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बीमा कोष सञ्चालन गर्दै आइरहेको छ ।

यसअन्तर्गत निजामती सेवा, सामुदायिक विद्यालयका शिक्षक एवम् कर्मचारी, नेपाली सेनाका सैनिक एवम् कर्मचारी, नेपाल प्रहरीका कर्मचारी, सशस्त्र प्रहरी बलका कर्मचारी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूले मासिक पारिश्रमिकबाट सावधिक जीवन बीमा कोषको लागि रकम कट्टा गर्ने गरी त्यति नै रकम नेपाल सरकारबाट थप गरी प्रत्येक महिना कोषमा जम्मा हुँदै

आइरहेको छ ।

यसरी रकम जम्मा गर्ने राष्ट्रसेवक कर्मचारीहरूको वार्षिक तोकेको प्रिमियम बराबरको रकम ९ हजार ६ सय रुपैयाँ बीमा कोष कट्टी गर्न सुरु गरेको आर्थिक वर्ष भित्र जम्मा भएमा मात्र अर्को आर्थिक वर्षमा बीमा पोलिसी जारी भई बीमा हुने भएकोले नयाँ नियुक्ति हुने राष्ट्रसेवक कर्मचारीले नियुक्ति भएको आर्थिक वर्षमै अपुग हुने बीमा प्रिमियम बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बीमा सुनिश्चित गर्न सक्नेछन् । बीमा प्रिमियम रकम नपुगुन्जेलसम्म बीमा नहुने हुँदा यो व्यवस्थाले थप सहजता प्रदान गर्ने विश्वास कोषले लिएको छ । यो व्यवस्था आर्थिक वर्ष २०८२/ ८३ र यो पछिका आर्थिक वर्षमा नियुक्ति हुने राष्ट्रसेवक कर्मचारीहरूमा लागु हुनेछ ।



नागरिक लगानी कोष

कोषको वित्तीय अवस्था (अपरिष्कृत)

२०८२ आश्विन मसान्तसम्म

कोषको स्रोत (Sources of Fund)

रु. हजारमा

विवरण	२०८२/८३ आश्विन मसान्त	२०८१/८२ आश्विन मसान्त
शेयर पुँजी	६,४८९,७२९	६,०५४,६७५
खुद कोष मौज्दात	२९६,८९४,१४९	२६९,२६३,४५३
कुल अवकाश कोष मौज्दात	२७४,०९७,०८५	२४२,१५५,३०२
क.व.वृ. अवकाश कोष	१९८,३११,४३१	१७३,३५४,२३३
नागरिक एकाइक योजना	१,७८०,०९२	१,९७६,१७६
उपदान कोष योजना	५४,१६९,१०९	४५,५६४,८६७
लगानीकर्ता हिसाब	११,१४३,९६१	११,९१८,००७
राष्ट्रसेवक कर्मचारीको बीमा कोष	८,१०२,००२	८,९०७,८७४
नार्क बीमा कोष	१६०,९८९	१५२,४८९
नागरिक पेन्सन योजना	४२९,४००	२८१,६५६
बीमाकोष दायित्व	२,५४८,८८७	७६६,५४६
जगेडा कोष	२०,२४८,८६९	१८,३४९,६०५
केन्द्रीय हिसाब	४,४७७,७३५	३,४७८,१९१
अन्य कोष र योजना	१५,७७१,१३४	१४,८६३,४१४
उचित मूल्य कोष	९,३५६,६८६	७,१६७,४९६
पुनःमूल्याङ्कन कोष	३३२,०६०	३३२,०६०
चालू दायित्व तथा व्यवस्था	६,०९१,०८२	२७,११९,७१९
जम्मा :	३१९,१५५,६८२	३०१,९३२,४०४

कोषको उपयोग (Applications of Fund)

रु. हजारमा

विवरण	२०८२/८३ आश्विन मसान्त	२०८१/८२ आश्विन मसान्त
खुद स्थिर सम्पत्ति	२,२०८,५४७	२,३३६,६९८
लगानी	२९५,८३२,३१०	२५०,९९५,६९३
नेपाल सरकारको ऋणपत्र	३,६३२,५००	५००,०००
मुद्रती निक्षेप	१६२,५४३,२५१	१३७,५३२,२३२
समयकालीन कर्जा	२६,३८५,३७३	२५,०१०,६९८
सहायक कम्पनीमा लगानी	२,७२८,५००	२,७२४,६७५
सहभागी सापटी तथा आवास कर्जा	६३,९४१,०३४	५४,२८१,५९५
ट्रेजरी बिल	४,३२९,७२४	
सङ्गठित संस्थाको शेयर/धितोपत्र	३२,२७१,९२८	३०,९४६,५७३
उचित मूल्य समायोजित सम्पत्ति	९,३५६,६८६	७,४९९,५५५
बैंक मौज्दात	२,८७०,५८७	६,२३४,८०८
चालू सम्पत्ति	८,६८७,५५१	३४,८६५,७३०
जम्मा	३१९,१५५,६८२	३०१,९३२,४०४

माथि उल्लिखित विवरणका अङ्कहरू लेखापरीक्षकको सुझाव अनुसार परिवर्तन हुनसक्नेछ ।



नागरिक लगानी कोष

केन्द्रीय हिसाब

२०८२ श्रावण १ देखि २०८२ आश्विन मसान्त सम्मको
अपरिष्कृत आय/व्यय हिसाब

रु. हजारमा

विवरण	२०८२/८३ आश्विन मसान्त	२०८१/८२ आश्विन मसान्त
व्याज आम्दानी	९७,२१२	११९,८२१
सेवा शुल्क तथा कमिसन आम्दानी	४२७,४३३	३९१,६५९
विविध आम्दानी	१२,४५७	५,५३३
कुल आम्दानी	५३७,१०२	५१७,०१३
व्यवस्थापन खर्च	७८,६७७	८२,९५५
खर्च व्यवस्था	३९,२९७	३२,७५०
कुल खर्च	११७,९७४	११५,७०५
कर अगाडिको खुद नाफा	४१९,२२८	४०१,३०८
आय कर व्यवस्था	१०४,९००	१००,३२७
खुद नाफा	३१४,३२८	३००,९८१

Particulars

Financial Ratios & Other Information:

Overall	As on Ashwin 2082	As on Ashwin 2081
Return on Investment (ROI)	4.81	6.94%
Fund to Investment ratio	98.24%	96.07%
Weighted average cost of fund	4.55%	6.38%
Central Account		
Net Worth (Rs. in '000)	10,959,447	9,535,866
Net Worth (Value per share)	169.08	157.42
Earning Per Share (in Rs.) - Annualized	19.40	19.87

१. वित्तीय विवरण

त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण माथि उल्लेख गरिए बमोजिम रहेको छ ।

२. व्यवस्थापकीय विश्लेषण

कोषले दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएको र सहभागीहरूको मासिक सङ्कलन रकमबाट दैनिक भुक्तानी दिने कार्य गर्ने भएको हुँदा तरलता व्यवस्थापनमा सहजता छ । कोषको मुख्य आम्दानीका रूपमा कोषले सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, व्याज आम्दानी तथा नगद लाभांश रहेको छ । कोषले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ । लगानी विविधीकरणलाई कोषले प्राथमिकतामा राखेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण

(क) नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान कोष तथा लगानीकर्ता हिसाब योजनाको रकमबाट सम्बन्धित संस्थाका अवकाश प्राप्त कर्मचारीहरूलाई योगदानमा आधारित नभएको अवकाश रकम भुक्तानी गर्दा आयकर ऐन, २०५८ को दफा ८८ को उपदफा (१) बमोजिम १५ प्रतिशतका दरले आयकर बापत कट्टा गरी भुक्तानी दिँदै आएकोमा उपदान तथा लगानीकर्ता हिसाब योजना बापत ५ प्रतिशत मात्र कर कट्टा गर्नुपर्ने सम्बन्धमा कोष समेतलाई प्रतिवादी बनाई रिट दायर हुने गरेको र सो सम्बन्धमा सम्मानित सर्वोच्च अदालत एवं उच्च अदालतबाट विभिन्न आदेश आइरहेको अवस्था विद्यमान छ ।

(ख) कोषले उपदान कोषको रकममा ५ प्रतिशत मात्र कर कट्टा गरेको मिलेन भनी ठूला करदाता कार्यलयबाट आ.व. २०७४/०७५ को संशोधित कर निर्धारण गर्दा कोषलाई जरिवाना गरेको र सो उपर कोषले आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा प्रशासकीय पुनरावलोकन गरेकोमा विभागबाट समेत ठूला करदाता कार्यलयको निर्णयलाई सदर गरेको हुँदा मिति २०८२ असोज ०२ गते राजस्व न्यायिकरण काठमाडौँमा पुनरावेदन गरिएको छ ।

४. सङ्गठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

(क) कोषको शेयर नेपाल स्टक एक्स्चेन्ज लि.को दोस्रो बजारमा खुला शेयर बजार अन्तर्गत कारोबार भइरहेको छ । यस विषयमा कोष व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार सङ्ख्या:

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कुल दिन	कारोबार शेयर सङ्ख्या
२९६८	१७३०.८	१,८२८	५१	९०९,४२१

५. समस्या तथा चुनौती

कोषले प्रयोगमा ल्याइरहेको सफ्टवेयरलाई सबै कारोबार र अन्य निकायहरूले प्रयोगमा ल्याइरहेको सफ्टवेयरसँग एकीकरण हुने गरी मिलाउने, पुरानो हिसाब मिलान कार्य सम्पन्न गर्ने, सहभागीहरूलाई दिइने प्रतिफल दरलाई आकर्षक बनाई राख्ने आन्तरिक चुनौती तथा समस्याहरू कोषसँग रहेको छन् । त्यसैगरी पुँजी बजार तर्फको कारोबारमा प्रतिस्पर्धा, नेपाल वायु सेवा निगमलाई प्रवाह भएको कर्जा नियमित रूपमा असुली नभएको, कोषमा आवद्ध संस्था र सहभागीहरूलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने अवस्था सिर्जना गरिनु तथा योगदानमा आधारित पेन्सन कार्यक्रम अन्य संस्थाबाट सञ्चालन गर्ने व्यवस्थाले कोषको कारोबारमा परेको असर जस्ता बाध्य चुनौतीहरू रहेका छन् । यसै गरी बजारमा अधिक तरलता रहेको कारणबाट मुद्रती निक्षेपको व्याजदरमा आएको अत्यधिक गिरावटले कोषले सञ्चालन गरेका कार्यक्रम/योजनाको वित्तीय अवस्थामा पर्ने गएको असर चुनौतीपूर्ण रहेको छ । यी चुनौतीहरू समाधानका लागि कोषले आफ्नो प्रयोगमा रहेको सफ्टवेयरलाई नियमित रूपमा अद्यावधिक गरी सबै कार्यक्रममा लागू गर्ने, कोषका सेवाहरूलाई डिजिटलाइज गर्ने, बैंक रिक्तिसिलियसन कार्यलाई चुस्त दुरुस्त बनाउने, सहभागीहरूलाई आकर्षक प्रतिफल दिने गरी सुर्क्षित रूपमा लगानी विविधीकरण गर्ने लगायतका रणनीति कोषले लिएको छ ।

६. संस्थागत सुशासन

कोषको शीर्ष निकायको रूपमा रहेको सञ्चालक समिति शेयरधनीहरू प्रति उत्तरदायी हुने तथा संस्थागत सुशासन कायम गर्ने जिम्मेवारीमा रहेको छ । कोषले सञ्चालन गर्ने योजना/कार्यक्रमहरूको सञ्चालन, अनुगमन तथा वित्तीय विवरण प्रमाणीकरण गर्ने सञ्चालकको संयोजकत्वमा ट्रस्टी उपसमितिहरू गठन गरिएको छ । सहभागीहरू प्रति ट्रस्टी उत्तरदायी रहने गरेको छ । आर्थिक अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली कायम गर्ने सञ्चालकको संयोजकत्वमा लेखा परीक्षण समिति रहेको छ । सञ्चालकको संयोजकत्वमा समिति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी अनुगमन उपसमिति गठन गरिएको छ । यस सम्बन्धमा सम्पादित कार्यहरूको प्रतिवेदन आवधिक रूपमा समिति समक्ष पेश गर्ने गरिएको छ । कोषका कार्यकारी निर्देशकको संयोजकत्वमा लगानी उपसमिति र कर्जा उपसमिति गठन गरिएको छ । लगानी नीतिको सीमाभित्र रही तोकिएको विधि प्रक्रिया र मापदण्डको अधीनमा रही लगानी गर्ने गरिएको छ । सहभागीहरूलाई कर्जा प्रदान गर्दा कर्जा कार्यावधिको अधीनमा रही गर्ने गरिएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

....पृष्ठ २ बाट क्रमशः

रकम चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा एक अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यसका सहभागीहरूले वार्षिक रूपमा निश्चित दरको प्रतिफल पाउँछन् ।

कोषले सम्बत् २०६३ देखि नेपाल कृषि अनुसन्धान परिषद् मा कार्यरत कर्मचारीहरूका लागि बीमा कोष सञ्चालन गरिरहेको छ । यस कोषमा परिषद्का कर्मचारीको मासिक पारिश्रमिकबाट तोकिएको रकम कट्टा गरी त्यसमा परिषद्को तर्फबाट त्यति नै रकम थप गरी कोषमा रकम जम्मा हुने गर्दछ । उक्त रकमलाई कोषले उपयुक्त क्षेत्रमा लगानी गर्ने र सोबाट आर्जित रकम तथा मूल कोषबाट परिषद्का कर्मचारीलाई सुरक्षण गर्ने व्यवस्था गरिएको छ ।

कोषले वि.सं २०६२ देखि सुरु गरेको निजामती कर्मचारी बीमा कार्यक्रममा हाल करिब १ लाख ८३ हजार कर्मचारी सहभागी छन् । त्यसैगरी वि.सं. २०६९ वाट सुरु गरिएको शिक्षक बीमामा १ लाख ४८ हजार कर्मचारी सहभागी रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बीमा कोष कार्यक्रम २०७२ वाट सुरु गरिएकोमा हाल यी कार्यक्रममा करिब साढे दुई लाख सहभागी रहेका छन् भने २०७३ वाट सुरु गरिएको राष्ट्रिय अनुसन्धान बीमा कार्यक्रममा करिब २५ हजार कर्मचारीहरू सहभागी रहेका छन् ।

कोषले सञ्चालन गरेका माथि उल्लेखित कार्यक्रम/योजनाहरूमा सहभागी हुनेहरूलाई कोषले सापटी सुविधा, सहूलियत दरका कर्जा सुविधा लगायत उचित प्रतिफल र सामाजिक सुरक्षाका विभिन्न सुविधासमेत प्रदान गर्दै आइरहेको छ । कोषबाट प्रवाह हुने सेवा सरल र भन्धकटारहित रहेको छ । कोषबाट लिन सकिने सापटी एवम् कर्जाहरू सहभागीहरूको आवश्यकताका आधारमा कुनै पनि समयमा सरल प्रक्रिया र छिटो छरितो रूपमा लिन सकिन्छ । यस प्रकार कोषले आफ्ना सहभागीहरूलाई वर्तमानमा लगानीको अवसर र भविष्यमा आर्थिक सुरक्षा प्रत्याभूति गर्ने रहेको छ ।

(कार्यकारी निर्देशक कार्कीसँगको कुराकानीमा आधारित)

कोष कर्मचारीलाई इन्डोनेसिया र कम्बोडियामा तालिम

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले आफ्ना कर्मचारीहरूलाई इन्डोनेसिया र कम्बोडियामा तालिम प्रदान गरेको छ । इन्डोनेसियामा Embarking on the Digital Path: Understanding the Immersive Environment सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

इन्डोनेसियाको जर्कातामा भदौ १६ देखि १९ सम्म आयोजित उक्त कार्यक्रममा कोषका उपनिर्देशकत्रय अन्जली आचार्य, यम कुमार श्रेष्ठ र हिरामणि खतिवडा सहभागी हुन भएको थियो । उक्त तालिममा विद्युतीय कारोबार सम्बन्धी जानकारी दिइएको थियो ।



त्यसैगरी कम्बोडियामा Institutional Strengthening for Sustainable Growth for Bank, Microfinance, Public Enterprises and Regulation सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

कम्बोडियाको नम्पेन्हमा असोज २७ देखि २९ सम्म आयोजित उक्त कार्यक्रममा कोषका उपनिर्देशकद्वय तारानाथ भट्टराई र दिपेन्द्र सिंह अधिकारी एवम् सहायक निर्देशक नवराज गौतमले सहभागिता जनाउनु भएको हो । तालिममा संस्थाको दिगो विकास कसरी गर्ने, दीर्घकालीन रूपमा संस्थालाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिइएको थियो । यो भन्दाअघि पनि कोषले विभिन्न किसिमको तालिममा कर्मचारीहरूलाई सहभागी गराउँदै आइरहेको छ ।



दसैंको अवसरमा शुभकामना

काठमाडौं (ना.ल.कोष) । हिन्दुहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, छठ पर्व २०८२ तथा नेपाल सम्वत् १९४६ को पावन अवसरमा नागरिक लगानी कोषले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्‍यो ।

दसैंको पूर्व सन्ध्यामा २०८२ असोज ९ गते कोषले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषमा कार्यरत सबै कर्मचारीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले हाम्रो चाडपर्वमा विविधता रहेको भन्दै सबैले आफ्नो ठाउँबाट चाडपर्व मनाउनु हुनेछ भन्ने कामना गर्नुभयो । नयाँ



पुस्ता (जेनजी) को आवाजलाई आत्मसात् गर्दै अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

देशमा भएको पछिल्लो परिवर्तित समयमा युवा पुस्ताको भावना अनुरूप हामी सबैले सुशासन अभिवृद्धिसहित अर्थतन्त्रमा आशाको नयाँ किरण बीजारोपण गर्ने गरी अनवरत रूपमा अघि बढ्नु पर्ने आवश्यकता उहाँले औल्याउनु भयो । कार्यकारी निर्देशक कार्कीले कोषमा दक्ष, सक्रिय, इमानदार, निष्ठावान् जनशक्ति रहेका र उहाँहरूभित्र बसुधैव कुटुम्बको भावना, मानवतावादी भावना रहेकोले भोलिको दिन कोषलाई अझ माथि पुर्याउन यस्ता चाडपर्वले प्रेरणा प्रदान गर्ने कामना गर्नुभयो ।

उहाँले कोष स्थापनादेखि अहिलेको अवस्थासम्म आइपुग्नुमा कोष कर्मचारीको योगदान रहेकोमा जोड दिनुभयो । कोषको आफ्नो छुट्टै पहिचान रहेकोले भोलिका दिन यो पहिचान अझ फराकिलो र मजबुत बन्दै जाने आशा व्यक्त गर्नुभयो । कोष टृष्ठी संस्था रहेको कारण सहभागीको सेवालाई कोषले पहिलो प्राथमिकता राखेर काम गर्दै आएको र आगामी दिन पनि सेवालाई कोषले उच्च प्राथमिकता दिँदै अघि बढ्ने कुरामा उहाँले जोड दिनुभयो । कोषले विभिन्न अवकाश योजनामार्फत सबै नागरिकलाई चुस्त र प्रभावकारी सेवा प्रदान गर्दै आइरहेकोमा पछिल्लो समय डिजिटलाइज्ड सेवालाई प्राथमिकतामा राखी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।

कार्यकारी निर्देशक कार्कीलेबाँकी पृष्ठ ८ मा

नागरिक लगानी कोषको ब्याजदरमा हेरफेर

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको विभिन्न कार्यक्रम र योजनाहरूको ब्याजदरमा हेरफेर गरेको छ । कोष सञ्चालक समितिको मिति २०८२ असोज ३० गते बसेको बैठकको निर्णयअनुसार ब्याजदर हेरफेर गरिएको हो ।

बजारमा रहेको अधिक तरलता र लगानी अवस्थालाई मूल्यांकन गर्दै कोषले हेरफेर गरेको ब्याजदर २०८२ कात्तिकदेखि सञ्चालनमा आइसकेको छ ।

कोषको विभिन्न कार्यक्रमका ब्याजदर

क्र.सं	योजना	आव २०८२/८३ को साउनको ब्याजदर (प्रतिशत)	आव २०८२/८३ को कात्तिकको ब्याजदर (प्रतिशत)
१.	कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष	४.२५	४
२.	कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष (९०) प्रतिशत कर्जा	५.७५	५.५
३.	आवास कर्जा	७.२५	७.२५
४.	सरल कर्जा	७.७५	७.५०
५.	नागरिक एकांक योजना (व्यक्तिगत)	५.७५	५.२५
६.	नागरिक एकांक योजना (संस्थागत)	४.२५	३.७५
७.	लगानीकर्ता/उपदान कोष	३	३
८.	लगानीकर्ता र उपदान कोष योजना कर्जा (८०) प्रतिशत सापटी	४.५०	४.५०
९.	बीमा कोष (निजामती)	३	३
१०.	बीमा कोष (शिक्षक)	३	३
११.	बीमा कोष (नेपाल प्रहरी)	३	३
१२.	बीमा कोष (सशस्त्र प्रहरी बल)	३	३
१३.	बीमा कोष (नेपाली सेना)	३	३
१४.	बीमा कोष (नार्क)	४.२५	४
१५.	बीमा कोष (राष्ट्रिय अनुसन्धान विभाग)	३	३
१६.	नागरिक पेन्सन योजना	५.२५	४.५७
१७.	सरल कर्जा उपदान	७.२५	७.५
१८.	नार्क बीमा (८०) प्रतिशत ऋण	५.७५	५.५
१९.	शैक्षिक कर्जा	७.२५	७.२५
२०.	सवारी कर्जा	७.७५	७.५

कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूका लागि थप सुविधा प्रदान

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष सञ्चालन कार्यविधि २०८० संशोधन गरी आफ्ना सहभागीहरूको लागि सुविधाहरू थप गरेको छ । कोषले यो कार्यक्रममा सहभागी भएको एक वर्ष अवधि पूरा भएपछि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई आफ्नो बचत रकमको ९० प्रतिशत ऋण सापटी सुविधा उपलब्ध गराउने भएको हो ।

यसअघि अवकाश कोषमा सहभागी भएको दुई वर्ष अवधि पूरा भएपछि ऋण सापटी रकम लिन पाउने व्यवस्था थियो । संशोधित व्यवस्था अनुसार कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागी भएको अवधि एक वर्ष पूरा भएका सहभागीहरूले वर्षमा दुई पटकसम्म ९० प्रतिशतसम्म ऋण सापटी सुविधा लिन सक्नेछन् । कार्यक्रमका सहभागीहरूले दुई वर्ष अवधि पूरा नभएको अवस्थामा समेत ऋण सापटी माग गर्ने गरेकोले कोषले विद्यमान व्यवस्थामा परिमार्जन गरेको हो ।

यस कार्यक्रममा सहभागी कर्मचारी कार्यालयको कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएमा निजको हकवालालाई एक लाख रुपैयाँ भुक्तानी दिँदै आएकोमा सो क्षतिपूर्ति रकममा परिमार्जन गरी कार्यक्रममा सहभागी भएको दुई वर्ष अवधि पूरा भएका र दुर्घटना हुनुभन्दा ६ महिनाअघि देखि कोषमा रकम जम्मा गरिरहेका सहभागीको दुर्घटनामा परी मृत्यु भएमा वा अंगभंग भएमा निजको हकवालालाई क्षतिपूर्ति रकममा वृद्धि गरी २ लाख रुपैयाँ पुऱ्याइएको छ । दुर्घटनामा परी मृत्यु वा अंगभंग भएमा सहभागीको क्षतिपूर्ति रकम हकवाला वा सहभागीले एक वर्षभित्रमा माग दावी पेस गर्न सक्नेछन् । यसका अतिरिक्त यस योजनामा ६ महिना अघिसम्म रकम जम्मा गरिरहेका कुनै सहभागीको सेवा कालमा मृत्यु भएमा निजको हकवालालाई काजकिरिया खर्चबापत एकमुष्ट ३० हजार रुपैयाँ भुक्तानी दिने व्यवस्थासमेत संशोधित कार्यविधिले व्यवस्था गरेको छ ।

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आबद्ध

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा १ सयभन्दा बढी कर्मचारी रहेका छन् ।

कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ-संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्था अनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएका हुन् । यसअघि पनि कोषसँग नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भइसकेको छ ।

कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सन बापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने गरिएको छ । यस योजनामा योगदानमा आधारित र गैर योगदानमा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ । हाल यस योजनामा एक हजार १५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन् । यस योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनु हुनेछ । त्यसैगरी सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्था समेत रहेको छ ।



सुरक्षित भविष्यका लागि नागरिक लगानी कोषको 'कर्मचारी बचत वृद्धि अवकास कोष'मा सहभागी होऔं ।

यस कार्यक्रमका विशेषता :

- कार्यक्रममा निजामती कर्मचारी वा सरकारी/अर्धसरकारी वा प्रचलित कानून बमोजिम स्थापित जैरसरकारी संगठित संस्थामा कार्यरत कर्मचारीहरू सहभागी हुन सक्ने ।
- कोषका सहभागीहरूलाई बचत गर्न सुरु गरेको एक आर्थिक वर्ष (३६५ दिन) पछि बचत रकमको १० प्रतिशतसम्म सापटी सुविधा ।
- सहभागीहरूलाई निजी आवासीय घर निर्माण, घर खरिद, फ्ल्याट खरिदका लागि घरजग्गा धितोमा एक करोड रुपैयाँसम्मको आवास कर्जा तथा जग्गा खरिदका लागि पछितर लाख रुपैयाँसम्मको कर्जा सुविधा ।
- श्रीमान/श्रीमती दुवै कोषमा सहभागी भएमा एक करोड पचास लाख रुपैयाँसम्मको आवास कर्जा सुविधा ।
- सहभागीहरूलाई घर मर्मत/पुनर्संरचना/पुनर्तालिकीकरण र घर सजावटका लागि धितोमा अधिकतम पच्चीस लाख रुपैयाँसम्मको कर्जा सुविधा ।
- सहभागीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि घरजग्गा धितोमा पचास लाख रुपैयाँसम्मको सरल कर्जा सुविधा ।
- सहभागीहरूको जम्मा बचत रकममा ब्याज र थप प्रतिफल पाइने ।
- सहभागी बचतकर्ताको दुर्घटना भई मृत्यु भएमा एक लाख रुपैयाँसम्मको विपद् सहूलियतको व्यवस्था ।
- आयकर नियमावली, २०५९ (पन्ध्रौं संशोधन) अनुसार वार्षिक पाँच लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ, सो रकमसम्म कर छुट ।

विस्तृत जानकारीका लागि:

कोषको वेबसाइट www.nlk.org.np मा हेर्नु हुन,
टेलिफोन नम्बर ०१ - ५२७०२०१ मा सम्पर्क गर्नु हुन ।



नागरिक लगानी कोष

केन्द्रीय कार्यालय
नयाँ बानेश्वर, काठमाडौं ।

नागरिक लगानी कोष र मेट्रो ट्राफिक एफएमबीच सम्झौता

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोष र मेट्रो ट्राफिक एफ.एम. बीच सम्झौता भएको छ । कोषको सन्देश मूलक अडियो सामग्रीहरू प्रसारण गर्ने सम्बन्धमा कोष र एफ.एम.बीच सम्झौता भएको हो । सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ र ट्राफिक एफ.एम.को तर्फबाट ई. अमरेन्द्रप्रसाद सिंहले २०८२ भदौ १३ गते हस्ताक्षर गर्नु भएको हो ।

सम्झौतापछि एफ.एम.ले 'नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाऔं । यस योजनामा न्यूनतम मासिक पाँच सय रुपैयाँ जम्मा गरेर सहभागी हुन सकिन्छ' भन्ने अडियो सामग्री प्रसारण गरेको थियो ।

त्यसैगरी 'संगठित संस्थामा

कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी होऔं, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं' भन्ने अडियो सामग्रीलाई प्रतिदिन ४ पटकको दरले प्रसारण गरेको थियो । उक्त प्रसारणले कोषको सन्देश मूलक सूचना एफ. एम.मार्फत आम नागरिक समक्ष पुग्याई सबैलाई सुसूचित गराउनेतर्फ सहयोग पुग्याएको थियो ।



नवनियुक्त कोष

....पृष्ठ ३ बाट क्रमशः

नवनियुक्त अध्यक्ष घिमिरेले आफूले केन्द्रीय बैंकमा २३ वर्ष सेवा अवधिमा १२/१३ वर्ष अनुसन्धान विभाग, बाँकी समय मानव संसाधन विभागमा कार्य गरेको बताउँदै आफूले प्राप्त गरेको अनुभव कोषको प्रगतिमा उपयोगी हुने बताउनुभयो । प्रतिस्पर्धी अन्य संस्थाभन्दा कोषलाई अघि बढाउन सबैको सहकार्य आवश्यक भएकोमा उहाँले जोड दिनुभयो । सो अवसरमा नागरिक लगानी कोष कर्मचारी युनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघले पनि नवनियुक्त अध्यक्ष घिमिरेलाई स्वागत गर्नुभएको थियो ।

दसैंको अवसरमा...

....पृष्ठ ५ बाट क्रमशः

कोषमा दक्ष, सक्रिय, इमानदार, निष्ठावान् जनशक्ति रहेकोले आफूसँग रहेको जोस र जाँगरलाई कोषको हितमा प्रयोग गरी भोलिको दिन कोषको विकास र विस्तारमा थप सहयोग पुग्याउनेतर्फ कार्य गर्न पनि सबै कर्मचारीलाई शुभकामना दिनुभयो ।



**नागरिक लगानी कोषका कार्यक्रममा सहभागी होऔं !
अवकासपछिको जीवन सुरक्षित बनाऔं !!**

कोषका अवकास योजना/कार्यक्रमहरू :

- ❶ कर्मचारी बचत वृद्धि अवकास कोष
- ❷ उपदान तथा पेन्सन योजना
- ❸ लगानीकर्ता अवकास कोष योजना
- ❹ राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष
- ❺ नागरिक एकांक योजना
- ❻ नागरिक पेन्सन योजना
- ❼ नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष

विस्तृत जानकारीका लागि :

कोषको वेबसाइट www.nlk.org.np मा हेर्नु हुन,
टेलिफोन नम्बर ०१ - ५९७०२०१ मा सम्पर्क गर्नु हुन ।



नागरिक लगानी कोष

केन्द्रीय कार्यालय
नयाँ बानेश्वर, काठमाडौं ।